



व्यवसायहरूका हकमा सामाजिक दुरी

खुला, सुरक्षित तथा स्वस्थ रहिरहनुहोस्


कार्यस्थलमा सामाजिक दुरीलाई प्रोत्साहित गरेर COVID-19 भाइरसको फैलावट कम गर्नमा युटाबासीहरूलाई तपाईंको मद्दत आवश्यक पर्छ । कर्मचारी तथा ग्राहकहरूलाई स्वस्थ राख्दै व्यवसायलाई निरन्तरता दिने धेरै सिर्जनात्मक तरिकाहरू छन् । तपाईं आफू र अरूहरूलाई सुरक्षित राख्नमा मद्दत गर्ने केही सुझावहरू निम्नानुसार छन्:



ग्राहकहरूलाई अपोइन्टमेन्ट लिएर मात्र भेट्नुहोस् र ड्राईभ थ्रु वा डेलिभरी विधि प्रयोग गर्नुहोस्



कार्यक्षेत्र, प्रतीक्षा कक्ष र लाममा 6 फिटको दुरी कायम राख्नुहोस्



10 जनाभन्दा कम सहभागी रहेका भेलाहरूमा मात्र सामेल हुनुहोस्



सम्पर्करहित भुक्तानी (अनलाइन, एप्पल पे, भेन्मो, आदि) प्रयोग गर्ने बारे विचार गर्नुहोस्



सरसफाई सम्बन्धी सुझावहरू

- EPA ले सिफारिस गरेका उत्पादनहरू प्रयोग गरेर प्रायः छोडेरहने सतहहरू सफा गर्नुहोस् (उदाहरणका लागि, ढोकाको नब, लाइट स्विच, शौचालयका ह्यान्डल, सिङ्कका ह्यान्डल, काउन्टरटप, टचप्याडहरू) ।
- पर्याप्त साबुन, पेपर टावल, टिस्यु र ह्याण्ड सेनिटाइजरहरू उपलब्ध रहेको कुरा सुनिश्चित गर्नुहोस् ।
- प्रायः प्रयोग भइरहने सतहहरूका हकमा (उदाहरणका लागि किबोर्ड, डेस्क, रिमोट कन्ट्रोल), कर्मचारीहरूले प्रत्येक पटक प्रयोग गर्नुअघि सतहहरूलाई सफा गर्न डिस्पोजेबल वाइपहरू पनि प्रयोग गर्न सक्छन् । यदि डिस्पोजेबल वाइपहरू प्रयोग गरिएमा तिनलाई तुरुन्तै निर्धारित स्थानमा फ्याँक्न कर्मचारीलाई सम्झाउनुहोस् ।